

लागु औषध सहित
मानिस पक्राउ

प्रेस विज्ञापित- ३१२

Press Release- 312



लागु औषध नियन्त्रण ब्यूरो
कोटेश्वर, काठमाडौं ।
मिति: २०७९।०४।१८ गते ।

लागु औषध खैरो हेरोईन तथा नियन्त्रित लागु औषध Dialex- DC सहित मानिस पक्राउ :

काठमाण्डौं उपत्यकामा नियन्त्रित लागु औषध Dialex-DC र अबैध लागु औषध खैरो हेरोईनको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा यस व्यूरोबाट खटिएको टोलीले निग्रानी गर्ने क्रममा बिभिन्न मिति र स्थानबाट निम्नानुसारका व्यक्तीहरुलाई नियन्त्रित लागु औषध Dialex-DC, नाईट्राभेट ट्याब्लेट र खैरो हेरोईन सहित पक्राउ गरि हाल निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागु औषध हेरोईन मुद्दा र नियन्त्रित लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको ।

नियन्त्रित लागु औषध Dialex- DC तथा नाईट्राभेट ट्याब्लेट तर्फ

१. मिति २०७९।०४।०८ गते जिल्ला ताप्लेजुड, मेरिडडेन गा.पा. ५ स्थायी ठेगाना भएकी बर्ष ३३ की तुलसा खड्कालाई जिल्ला ललितपुर, महालक्ष्मी न.पा. ४ ईमाडोलबाट नाईट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन १५० थान क्याप्सुल, Dialex-DC (कोडिन) ६ बोतल, ऐ. को खाली बोतल २८ थान, Dialex-DC (कोडिन) जस्तो देखिने रातो रङको तरल पदार्थ ३०० मिलिलिटर सहित पक्राउ गरिएको ।
२. तुलसा खड्कालाई लागु औषध कारोबारमा सहयोग गर्ने जिल्ला सुनसरी, बराह न.पा. ७ स्थायी ठेगाना भएका बर्ष २७ को युवराज खड्कालाई जिल्ला ललितपुर, महालक्ष्मी न.पा. ४ ईमाडोलबाट मिति २०७९।०४।०८ पक्राउ गरिएको।
३. तुलसा खड्कालाई लागु औषध उपलब्ध गराउने जिल्ला,रौतहट डुमरियाना २ घर भएका बर्ष ४६ को किशोर चौलागाईंलाई मिति २०७९।०४।१० गते जिल्ला काठमाण्डौं,कागेश्वरी मनहरा न.पा.वडा नं.९ बाट पक्राउ गरिएको ।
४. किशोर चौलागाईंलाई लागु औषध उपलब्ध गराउने जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थडपाल गाउँपालिका वडा न- १ स्थायी ठेगाना भई का.जि. गोकर्णेश्वर न.पा. ८ बेसीगाँउ बस्ने बर्ष ४७ को मान बहादुर तामाङलाई निजकै घरबाट मिति २०७९।०४।१० गते Dialex -DC(100ml)१२७ बोतल सहित पक्राउ गरिएको।
५. मान बहादुर तामाङलाई लागु औषध उपलब्ध गराउने जिल्ला सर्लाही, हरिवन न.पा. ४ स्थायी ठेगाना भई का.जि. गोकर्णेश्वर न.पा. ८ बेसीगाँउ बस्ने बर्ष ३५ को बुद्ध बहादुर बोम्जनलाई निजकै घरबाट मिति २०७९।०४।१० गते पक्राउ गरिएको ।
६. किशोर चौलागाईंलाई लागु औषध उपलब्ध गराउने जिल्ला सर्लाही, ईश्वरपुर न.पा. ६ स्थायी ठेगाना भएका बर्ष २१ को "सन्तोष" भन्ने विपिन कुसहवा, प्रदेश २-०३-००१ च २५०९ नं. को गाडी चालक जिल्ला रौतहट गरुडा न.पा. ९ बस्ने बर्ष २५ को सुभाष राय यादव, ऐ. जिल्ला वडा नं. ८ स्थायी ठेगाना भएका बर्ष १९ को मोहमद आसफाक आलमलाई तरकारीको बोरामा Dialex DC (100ml) प्याक गरि लुकाईछिपाई गाडीमा ल्याएको अबस्थामा ९४७ बोतल Dialex DC (100ml) सहित मिति २०७९।०४।१६ गते का.जि.का.म.न.पा. वडा नं. ३२ जडिवुटीबाट पक्राउ गरिएको ।
७. मान बहादुर तामाङलाई लागु औषध उपलब्ध गराउने जि.सर्लाही, हरिवन न.पा. ३ ठेगाना भएका बर्ष ४२ को रतन मोक्तान र बर्ष २८ को दिपक श्रेष्ठ लाई मिति २०७९।०४।१८ गते १०:३० बजेको समयमा जि.सर्लाही हरिवन न.पा. ४ गणेश टोलबाट १०० बोतल Dialex DC (100ml), सहित पक्राउ गरिएको ।

(जम्मा मानिस पक्राउ १० जना (९ पुरुष र १ महिला) र कुल बरामद ११८० बोतल Dialex DC (100ml), नाईट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन १५० थान क्याप्सुल)

अवैध लागु औषध खैरो हेरोईन तर्फ जम्मा पक्राउ १२ जना (९ पुरुष र ३ महिला), बरामद हेरोईन ४५९ ग्राम

८. मिति २०७९।०३।०३२ गते जिल्ला ताप्लेजुङ, फुङ्लिङ न.पा. १ बस्ने बर्ष २७ को राज कुमार तामाङ, ऐ जिल्ला मौवाखोला गा.पा. १ बस्ने बर्ष ३५ की शुशिला तामाङलाई जि.भक्तपुर, मध्यपुर ठिमी न.पा. १ बाट अवैध लागु औषध खैरो हेरोईन ८ ग्राम सहित पक्राउ गरिएको ।
९. शुशिला तामाङलाई खैरो हेरोईन उपलब्ध गराउने जिल्ला झापा, भद्रपुर न.पा. २ बस्ने बर्ष २० की संचमाया तामाङ र ऐ जिल्ला मेचीनगर न.पा. वडा नं. १५ बस्ने बर्ष ३१ को मनिराज लिम्बु समेतलाई जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. १ लोकन्थलीबाट मिति २०७९।०४।०१ गते अवैध लागु औषध खैरो हेरोईन ४६ ग्राम सहित पक्राउ गरिएको ।
१०. मिति २०७९।०४।१२ गते जिल्ला बझाङ, जय पृथ्वी न.पा. १० बस्ने बर्ष २० को उपेन्द्र जाग्री, जिल्ला झापा शिवसतासी न.पा. ९ बस्ने बर्ष ३३ को प्रेम हाङ सेलिङ, ऐ.ऐ ठेगाना भएका बर्ष ३७ का योगेश लिङदेङ, ऐ. जिल्ला बुद्धशान्ति गा.पा. ४ बस्ने बर्ष २७ को विदुर आङ्बोलाई का.जि. कागेश्वरी मनोहरा न.पा. ८ बाट अवैध लागु औषध खैरो हेरोईन १४ ग्राम सहित पक्राउ गरिएको ।
११. मिति २०७९।०४।१३ गते जिल्ला रामेछाप, रामेछाप न.पा वडा नं. ९ बस्ने बर्ष ४० की जुनमाई मोक्तानलाई का.जि. गोकर्णेश्वर न.पा. ८ बाट अवैध लागु औषध हेरोईन ३८४ ग्राम सहित पक्राउ गरिएको ।
१२. मिति २०७९।०४।१४ गते का.जि.का.म.न.पा. वडा नं. ३ बस्ने बर्ष ४३ को अनुज शाही, जि. ईलाम, ईलाम न.पा. ४ बस्ने बर्ष ३२ को दिपेश विश्वकर्मा र जिल्ला, पाँचथर फिदिम न.पा. ९ बस्ने बर्ष ३० को काजिमान गुरुङलाई का.जि. टोखा न.पा. ६ धापासीबाट अवैध लागु औषध खैरो हेरोईन ७ ग्राम सहित पक्राउ गरिएको ।

(कुल मानिस पक्राउ २२ जना, कुल बरामद लागु औषध हेरोईन ४५९ ग्राम, लागु औषध Dialex –DC (100ml) ११८० बोतल, लागु औषध नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान को कुल अवैध बजार मूल्य रु. ५८,१०,८००।-)

अवैध प्रति ईकाई मूल्य

हेरोईन- रु १०,०००।-प्रति ग्राम,
Dialex DC – रु १०००।- प्रति बोतल
नाइट्राभेट ट्याब- रु ३० प्रति ट्याब्लेट
प्रोक्सिभोन – रु २० प्रति क्याप्सुल

प्रबक्ता/ सूचना अधिकारी
(योगेन्द्र कुमार खड्का)
प्रहरी उपरीक्षक

